



FEDERATION OF COMPUTER ASSOCIATION NEPAL  
कम्प्युटर एशोसिएशन नेपाल महासंघ

## प्रेस बिज्ञप्ति

२०७७ बैशाख २७, काठमाण्डौ | सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सम्बोधन गर्न क्यान महासंघले संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव मार्फत संचार तथा सूचना प्रविधि मन्त्री माननीय डा. युवराज खतिवडालाई हिजो शुक्रवार मन्त्रालयमा ज्ञापन पत्र प्रदान गरेको छ । क्यान महासंघका अध्यक्ष श्री नवराज कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्र पेश गर्न महासचिव नारायण थापा, संस्थापक अध्यक्ष डा. बिमल कुमार शर्मा र क्यान महासंघका प्रबन्धक सुबास पौडेलले मन्त्रालयमा उपस्थित भई सचिवज्यू समक्ष ज्ञापनपत्र प्रदान गरियो ।

### ज्ञापन पत्रमा भनिएको छः

विश्वव्यापी महामारी कोरोनाभाइरसको जोखिम फैलिएसँगै नेपाल सरकारले आमजनताको स्वास्थ्य र जीवनरक्षाका लागि गत चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दीको घोषणा गरेको छ । समग्र विश्वलाई नै चपेटामा पारेको महामारी र त्यसबाट बच्न लागु गरिएको बन्दाबन्दीले नेपालको अर्थतन्त्रलाई नराम्ररी थला पारेको छ । खाद्यान्न, औषधी र अत्यावश्यक वस्तुका केही उद्योगबाहेक अन्य सबै व्यवसाय ठप्प हुँदै गर्दा दशौं लाख कर्मचारी तथा मजदूरको रोजगारी प्रभावित भएको छ ।

यसैवीच मन्त्रीपरिषदको बैशाख २४ गते बसेको बैठकले बन्दाबन्दीलाई आगामी जेठ ५ गतेसम्म लम्ब्याउने र थप उद्योगधन्दाहरु सुचारु गर्ने निर्णय गरेको जुन निश्चय पनि स्वागतयोग्य कदम हो । तर ३ दर्जनभन्दा बढी उद्योग तथा व्यवसाय सुचारु गर्ने सूची प्रस्तुत गरे पनि त्यसमा सञ्चार तथा सूचनाप्रविधि क्षेत्र समेटिएको देखिएन ।

हिंडडुल निषेध गरिएको बन्दाबन्दीको यो समयमा औषधीउपचार पछि सबैभन्दा महत्वपूर्ण सेवा कुनै छ भने त्यो सञ्चार तथा सूचना प्रविधिको क्षेत्र नै हो । आममानिसहरु टेलिफोन र इण्टरनेटको प्रयोग गरी स्वदेश तथा विदेशमा भएका आफन्तहरूसँग कुरा मात्र गरिरहेका छैनन्, समाचार तथा सूचना प्राप्त गरेका छन्, अनलाईनबाटै बैंकिङ सेवा लिने दिने गरेका छन्, वस्तु तथा सेवा खरीद गरेका छन् र शिक्षा तथा तालीम लिएका छन्, दिएका छन् ।

त्यसैले यो अप्ठ्यारो समयमा सूचना तथा सञ्चारको सुविधा विनाको व्यक्तिगत, सामाजिक तथा व्यावसायिक जीवनको परिकल्पना गर्न सकिँदैन । यद्यपि यति हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा यो क्षेत्र नपर्नुलाई हामीले विडम्बना मानेका छौं । वस्तुतः सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा दूरसञ्चार कम्पनी, इण्टरनेट सेवा प्रदायक, सर्भिस प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर विक्रेता र

सफ्टवेयर एवम् एप्लिकेशन निर्माता कम्पनीहरूले संकटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएका छन् । तर बन्दाबन्दीका कारण उनीहरूलाई आफ्ना कर्मचारी तथा कामदारहरूलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको छ । सूचना प्रविधिका नयाँ सेवा तथा सामग्रीको आपूर्ति तथा मर्मतमा आम उपभोक्ताले समस्या भोगे पनि सहयोग पाउन सकेका छैनन् ।

त्यसैले यो क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी सरकारले तत्कालै वातावरण सहज गराउनमा ध्यान दिन र माननीय मन्त्रीज्यूले त्यसका लागि सहजीकरण गरिदिनु हुन हामी हार्दिक आग्रह गर्न चाहन्छौं । छिमेकी मुलुक भारतमा मे ३ बाट नै सुचना तथा संचार प्रविधि संग सम्बन्धित ब्यबसाय आंशिक खुल्ला गरिएको जानकारी गराउन चाहन्छौं एवं अन्तराष्ट्रिय स्तरमा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सूचित गरिरहंदा नेपाल सरकारले सूचना प्रविधिको महत्व नबुझी यस क्षेत्रलाई प्राथमिकतामा नराखेको हुंदा यस क्षेत्रमा संलग्न सम्पूर्ण ब्याबसायी एवं क्यान महासंघ गहिरो दुख व्यक्त गर्दछ । तसर्थ नेपाल सरकारले सूचना प्रविधि क्षेत्रको महत्व बुझी यस क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत समाबेस गरिदिनु हुन अनुरोध गर्दछ ।

साथै इण्टरनेट सेवा पहिलेनै अत्यावश्यक सेवामा रहेको छ, तापनि, यो अन्तर्गत तथा अहिले खुला गरिएका उद्योगधन्दाहरू सुचारु संचालन गर्न, सुचना प्रविधि अन्तर्गत हार्डवेयर तथा सफ्टवेयर मर्मत तथा सहयोग; बैंक, हस्पिटल तथा खुला गरिएका उद्योगधन्दाहरूमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक तथा उद्योग विभागमा दर्ता भएका सुचना प्रविधि कम्पनिहरूलाई तत्कालै सन्चालनको वातावरण बनाइदिनुहुन अनुरोध गर्दछ ।

यो स्वास्थ्य संकटका बेलामा सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका उपाय तथा सावधानी अपनाउन हामी तयार भएको पनि अनुरोध गर्न चाहन्छौं ।



नारायण थापा

महासचिव

मिति: २०७७ बैशाख २७